

## विषय:नेपाली —पाठ:सर्वनाम

परिभाषा(Definition) :संज्ञाको सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ। जस्तै- म,हामी, तँ, तिमी, तिमीहरु,त्यो, यो, उ, ती, तपाईं, तिनी,तिनीहरु यिनी, आफ्नो, आफ्ना, मेरो, मेरा, मेरी, उनी, उनीहरु, उनको, उनकी, को?, कुन? इत्यादि।

A pronoun is a word that replaces a noun in a sentence. Example:- I, you, he, she, it, we, they, me,him, her, it, us, you, them,this, that, these, those etc

### अभ्यास १

(क)तलका वाक्यमा सर्वनाम छुट्ट्याऊ:-

१. त्यो आफ्नो घर गइरहेको मैले देखें। त्यो, आफ्नो
२. म घर गई आफ्नो पाठ पढ्नथाले। \_\_\_\_\_, \_\_\_\_\_
३. रमालाई हेर, उ गीत गाउँदैछे। \_\_\_\_\_
४. त्यो किन, त्यो राम्रो छ। \_\_\_\_\_, \_\_\_\_\_
५. नानीले गोली देख्यो र उसले त्यो टिप्यो। \_\_\_\_\_, \_\_\_\_\_
६. हामी आफ्ना भाईहरुलाई माया गर्छौं। \_\_\_\_\_, \_\_\_\_\_
७. तपाईंका यी पुस्तकहरु आफ्नै हुन्? \_\_\_\_\_, \_\_\_\_\_, \_\_\_\_\_
८. यो काम तिमी आफै गर। \_\_\_\_\_, \_\_\_\_\_, \_\_\_\_\_
९. तँ यो पढ। \_\_\_\_\_, \_\_\_\_\_
१०. मेरो किताब हरायो। \_\_\_\_\_.

### अभ्यास २

(ख) तलका वाक्यहरुमा परेका संज्ञाहरुमध्ये चाहिँदो "संज्ञा लाई" "सर्वनाम" बनाऊ:- (Nepali Grammar Book Page no. 15)

१. **केटो** मीठो गीत गाउँछ। मानिसहरु **केटाको** गीत सुन्छन्।  
→ **केटो** मीठो गीत गाउँछ। मानिसहरु **उसको** गीत सुन्छन्।
२. **सिपाही** घाइते भयो र **सिपाही** लडिरहेको छ।  
→ **सिपाही** घाइते भयो र **उ** लडिरहेको छ।
३. सीताले **आँप** देखी र सीताले **आँप** माँगी।

→

४. केटीले बाईँ हरार्ई र केटीले बाईँ छेउमा पाई।

➔

५. पिउन आयो र पिउनले चिट्टी दियो।

➔

६. गोरेले घाँस काट्यो र गोरेले घाँस गाईलाई दियो।

➔

७. चराहरू उड्दैछन् र चराहरू गाउँदै पनि छन्।

➔

८. रमेशका बाबु रमेश लाई छोडेर कलकत्ता गएका छन्।

➔

९. बस्तीमा घर छ तर घर वर्षामा भत्क्यो।

➔

१०. मसित पेन्सिल थियो तर पेन्सिल हिजो हरायो।

➔

११. शशिले शशिको साथी लाई आज बोलाएको छ।

➔

-----